

अन्तर्राष्ट्रिय ब्याकालरियट हाई स्कूलका कार्यक्रमहरू  
योग्यता तथा पुनारम्भ निर्देशिकाहरू

- **IB प्रिपेरेटरी हाई स्कूल कार्यक्रम (ग्रेडहरू 9 र 10) योग्यता:**
  - अन्तर्राष्ट्रिय ब्याकालरियट प्रिपेरेटरी कार्यक्रमका लागि सबै आवेदकहरूको वर्तमान ग्रेड स्तरका सबै मुख्य विषयहरूमा 3.0 वा सोभन्दा बढीको फल सेमेस्टर ग्रेड पोइन्ट औसत (GPA) हुनुपर्छ। 10 औं ग्रेडका आवेदकहरूले सफलतापूर्वक कम्तीमा एक विदेशी भाषा क्रेडिट पूरा गर्नुपर्छ।
  - सम्पूर्ण योग्य आवेदकहरूले विद्यालय छनोटको वेबसाइट [www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/](http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/) मा फेला परेको विद्यालय छनोट अनलाइन आवेदन र अतिरिक्त IB कागजी आवेदन दुवैलाई [www.yourchoicedekalb.org](http://www.yourchoicedekalb.org) को वेबसाइटमा पूरा गर्नुपर्छ। आवेदनमा सङ्केत गरिए अनुसार IB कागजी आवेदन प्याकेट प्रत्येक विद्यालयको IB इमेल ठेगानामा इमेल गरिनुपर्छ।
  - अनलाइन आवेदन र कागजी आवेदनको अतिरिक्तमा, दुईजना शिक्षकको सिफारिसहरू विद्यालय छनोटको वेबसाइट <http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/> मा फेला परेको IB कागजी आवेदनको निर्देशनहरू प्रयोग गरेर पेश गरिएको हुनुपर्छ।
- **IB प्रिपेरेटरी हाई स्कूल कार्यक्रम (ग्रेड 9 र 10) को पुनारम्भ मार्गदर्शनहरू:** नामाङ्कन गरिएका सबै विद्यार्थीहरूले समग्रमा 3.0 वा उच्च ग्रेड पोइन्ट औसत (GPA), सबै विषयहरूमा 71 को न्यूनतम सङ्ख्यात्मक ग्रेड कायम राख्नुपर्छ र शैक्षिक वर्षभरि नै प्रवर्द्धन मापदण्ड पूरा गर्नुपर्छ। शैक्षिक कार्यसम्पादन मापदण्ड कायम नराख्ने विद्यार्थीहरूलाई एउटा सेमेस्टरको लागि परीक्षणकालमा राखिने छ। अभिभावकहरू सबै सम्मेलनहरूमा उपस्थित हुन आवश्यक छ। शैक्षिक कार्यसम्पादन मापदण्ड पूरा नगर्ने कुनै पनि विद्यार्थीको लागि सहायता योजनाहरू उपलब्ध गराइनेछ। समग्रमा 3.0 वा उच्च ग्रेड पोइन्ट औसत, सबै विषयहरूमा 71 को न्यूनतम सङ्ख्यात्मक ग्रेड कायम नराख्ने र/वा दुईवटा लगातारका ग्रेडिड अवधि वा दुईवटा सेमेस्टरको अन्तिममा प्रवर्द्धनको मापदण्ड पूरा नगर्ने विद्यार्थीहरूले अन्तर्राष्ट्रिय ब्याकालरियट कार्यक्रम छोड्नुपर्छ र आफ्नो गृह विद्यालयमा नामाङ्कन हुनुपर्छ।

• **IB डिप्लोमा हाइ स्कूल कार्यक्रम (ग्रेड 11 र 12) योग्यता:**

- अन्तर्राष्ट्रिय ब्याकालरियट डिप्लोमा कार्यक्रमका लागि सम्पूर्ण आवेदकहरूसँग विद्यालय छनोटको वेबसाइट [www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/](http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/) मा फेला परेको IB डिप्लोमा कागजी आवेदनमा उल्लिखित सबै मुख्य विषयहरू साथै वैदेशिक भाषा र अग्रिम कक्षाहरूको सफलतापूर्वक समापनमा 3.2 वा सोभन्दा बढीको फल सेमेस्टर ग्रेड पोइन्ट औसत (GPA) हुनुपर्छ।
- सम्पूर्ण योग्य आवेदकहरूले विद्यालय छनोटको वेबसाइट [www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/](http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/) मा फेला परेको विद्यालय छनोट अनलाइन आवेदन र अतिरिक्त IB कागजी आवेदन दुवैलाई [www.yourchoicedekalb.org](http://www.yourchoicedekalb.org) को वेबसाइटमा पूरा गर्नुपर्छ। आवेदनमा सङ्केत गरिए अनुसार IB कागजी आवेदन प्याकेट प्रत्येक विद्यालयको IB इमेल ठेगानामा इमेल गरिनुपर्छ।
- अनलाइन आवेदन र कागजी आवेदनको अतिरिक्तमा, दुईजना शिक्षकको सिफारिसहरू विद्यालय छनोटको वेबसाइट <http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/> मा फेला परेको IB कागजी आवेदनको निर्देशनहरू प्रयोग गरेर पेश गरिएको हुनुपर्छ।

- **IB डिप्लोमा हाइ स्कूल कार्यक्रम (ग्रेड 11 र 12) को पुनारम्भ मार्गदर्शनहरू:** नामाङ्कन गरिएका सबै विद्यार्थीहरूले समग्रमा 3.0 वा उच्च ग्रेड पोइन्ट औसत(GPA), सबै विषयहरूमा 71 को न्यूनतम सङ्ख्यात्मक ग्रेड कायम राख्नुपर्छ र शैक्षिक वर्षभरि नै प्रवर्द्धन मापदण्ड पूरा गर्नुपर्छ। शैक्षिक कार्यसम्पादन मापदण्ड कायम नराख्ने विद्यार्थीहरूलाई एउटा सेमेस्टरको लागि परीक्षणकालमा राखिने छ। अभिभावकहरू सबै सम्मेलनहरूमा उपस्थित हुन आवश्यक छ। शैक्षिक कार्यसम्पादन मापदण्ड पूरा नगर्ने कुनै पनि विद्यार्थीको लागि सहायता योजनाहरू उपलब्ध गराइनेछ। समग्रमा 3.0 वा उच्च पोइन्ट औसत, सबै विषयहरूमा 71 को न्यूनतम सङ्ख्यात्मक ग्रेड कायम नराख्ने र/वा दुईवटा लगातारका ग्रेडिङ अवधि वा दुईवटा सेमेस्टरको अन्तिममा प्रवर्द्धनको मापदण्ड पूरा नगर्ने विद्यार्थीहरूले अन्तर्राष्ट्रिय ब्याकालरियट कार्यक्रम छोड्नुपर्छ र आफ्नो गृह विद्यालयमा नामाङ्कन हुनुपर्छ।

- **IB कार्यक्रमबाट बाहिरीने - गृह हाजिरी विद्यालयमा हालै IB विद्यालयमा उपस्थित नभएका विद्यार्थीहरूले निरन्तरता मार्गदर्शनहरू पूरा गर्न असफल भएमा वा कुनै पनि कारणले कार्यक्रममा जारी राख्न नचाहेको खण्डमा उनीहरू गृह विद्यालयमा फर्कनु पर्छ। विद्यार्थीहरूले IB कार्यक्रममा जारी राख्दैनन् भने उनीहरूलाई IB विद्यालयमा रहनका लागि अनुमति दिइने छैन।**
- उपस्थिति/व्यवहार कुनै पनि विद्यालय छनोट कार्यक्रममा नामाङ्कन गरिएका विद्यार्थीहरूले जारी राख्नका लागि DCSD र स्थानीय विद्यालय उपस्थिति र व्यवहार नीतिहरू र मार्गदर्शनहरूको पालना गर्नुपर्छ।
  - व्यवहार उल्लङ्घनहरू – स्तर 3 वा सोभन्दा बढीको कम्तिमा पनि तीन (3) वटा अनुशासनात्मक उल्लङ्घनहरू भएका विद्यार्थीहरूलाई चयन गरिएको कार्यक्रमबाट बाहिर निस्कन सन्दर्भ गर्न सकिन्छ।
  - उपस्थिति – कम्तिमा पनि पाँच (5) वटा अक्षम्य अनुपस्थितिहरू वा कम्तिमा पनि छ (6) वटा अक्षम्य ढिलाइ भएका विद्यार्थीहरूलाई चयन गरिएको कार्यक्रमबाट बाहिर निस्कन सन्दर्भ गर्न सकिन्छ।